

Gal

Chapter 2

Nepali Interlinear

Reference: Nepali ERV

1 Ἐπειτα διὰ δεκατεσσάρων ἐτῶν, πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ
त्यसपछि चौध वर्षपछि वर्ष फेरि गएँ यरूशलेममा यरूशलेम बर्नाबाससँग
[G1899](#) [G1223](#) [G1180](#) [G2094](#) [G3825](#) [G0305](#) [G1519](#) [G2414](#) [G3326](#)

Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον;
बर्नाबास साथमा-लिएर र तीतसलाई--पनि।
[G0921](#) [G4838](#) [G2532](#) [G5103](#)

चौध वर्ष बितेपछि बर्नाबाससित म फेरि यरूशलेम गएँ। र तीतसलाई साथमा लगें।

2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν, καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον, ὃ
गएँ अब अनुसार प्रकटीकरणको र राखें तिनीहरूलाई त्यो सुसमाचार जो
[G0305](#) [G1161](#) [G2596](#) [G0602](#) [G2532](#) [G0394](#) [G0846](#) [G3588](#) [G2098](#) [G3739](#)
κηρύσσω ἐν τοῖς ἔθνεσιν-- κατ' ἰδίαν δὲ τοῖς δοκοῦσιν-- μή πως
प्रचार-गर्दछु बीचमा ती जातिहरूमा तर निजी अनि प्रमुखहरूलाई प्रतिष्ठितहरूलाई नहोस्-कहीं बाट
[G2784](#) [G1722](#) [G3588](#) [G1484](#) [G2596](#) [G2398](#) [G1161](#) [G3588](#) [G1380](#) [G3361](#) [G4459](#)
εἰς κενὸν, τρέχω ἢ ἔδραμον.
व्यर्थमा रित्तोमा दौडेको-छु वा दौडें।
[G1519](#) [G2756](#) [G5143](#) [G2228](#) [G5143](#)

म गएको कारण परमेश्वरले मलाई त्यहाँ जानै पर्ने देखाउनु भयो। मैले विश्वासीहरूका अगुवाहरूलाई त्यहाँ भेटें। जब हामी एकान्त भयौं मैले तिनीहरूलाई त्यही सुसमाचार व्याख्या गरेँ जुन म अ-यहूदीहरू माझ प्रचार गर्छु। तिनीहरूले मेरो काम बुझ्नु भन्ने म चाहन्थेँ जसमा कि मेरा विगतका कामहरू र वर्तमानका प्रयासहरू खेर नजाऊन्।

3 ἀλλ' οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλληन ὢν, ἠναγκάσθη περιτμηθῆναι.
तर न तीतस जो मसँगको मेरो ग्रीक थिएपनि बाध्य-पारिएन खतना-गराउन।
[G0235](#) [G3761](#) [G5103](#) [G3588](#) [G4862](#) [G1473](#) [G1672](#) [G1510](#) [G0315](#) [G4059](#)

तीतस मसितै थिए। तीतस ग्रीक थिए। तर ती विश्वासीहरूले तीतसलाई खतना गर्नु कर लगाएनन्।

4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἳτινες παρεισήλθον κατασκοπεῖσαι
तर अब ती चोरीसँग-ल्याइएका झूटा-भाइहरूले जसले चोरीसँग-पसे जासूस-गर्न
[G1223](#) [G1161](#) [G3588](#) [G3920](#) [G5569](#) [G3748](#) [G3922](#) [G2684](#)
τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς
त्यो स्वतन्त्रतालाई हाम्रो जो पाएका-छौं ख्रीष्टमा ख्रीष्ट येशूमा ताकि हामीलाई
[G3588](#) [G1657](#) [G1473](#) [G3739](#) [G2192](#) [G1722](#) [G5547](#) [G2424](#) [G2443](#) [G1473](#)

καταδουλώσουσιν;
दास-बनाउन।
[G2615](#)

हामी यस्तै समस्याहरू बारे कुरा गर्न चाहन्थ्यौं, किन कि कतिपय अविश्वासीहरू गुप्त रूपले हाम्रा दलमा पसेका थिए। ख्रीष्ट येशूमा हाम्रो स्वतन्त्रता बुझ्न तिनीहरू जासूस बनेर पसेका थिए।

5 οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ
जसलाई न एकसंग-पनि घडीलाई वश-भएनीं त्यसको अधीनतामा ताकि त्यो सत्य त्यस
[G3739](#) [G3761](#) [G4314](#) [G5610](#) [G1502](#) [G3588](#) [G5292](#) [G2443](#) [G3588](#) [G0225](#) [G3588](#)

εὐαγγελίου διαμείνη πρὸς ὑμᾶς.
सुसमाचारको रहोस् तिमिहरूसँग तिमिहरूमा।
[G2098](#) [G1265](#) [G4314](#) [G4771](#)

तर हामी ती झूटा भाइहरूले चाहेका कुरामा अलिकति पनि झुकेनीं जसमा कि तिमिहरूमा सुसमाचारको सत्यता रहिरहोस्।

6 ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι-- ὅποιοί ποτε ἦσαν, οὐδὲν μοι
त्यो तर जो प्रतिष्ठित-देखिन्थे केही-हुन केही जस्तैसुकै कुनै थिए केही-पनि मलाई
[G0575](#) [G1161](#) [G3588](#) [G1380](#) [G1510](#) [G5100](#) [G3697](#) [G4218](#) [G1510](#) [G3762](#) [G1473](#)

διαφέρει, πρόσωπον, ὁ Θεὸς ἀνθρώπου οὐ λαμβάνει-- ἐμοὶ γὰρ οἱ
फरक-पर्देन अनुहारको परमेश्वरले परमेश्वर मानिसको नहेर्नुहुन्छ लिनुहुन्छ मलाईचाहिं किनभने ती
[G1308](#) [G4383](#) [G3588](#) [G2316](#) [G0444](#) [G3756](#) [G2983](#) [G1473](#) [G1063](#) [G3588](#)

δοκούντες οὐδὲν προσανέθεντο.
प्रतिष्ठित-देखिनेहरूले केही-पनि थपेनन्।
[G1380](#) [G3762](#) [G4323](#)

तर ठूला-बडा मानिसहरूले मैले प्रचार गरेको सुसमाचारलाई अदल-बदल गरेनन्। तिनीहरू "ठूला-बडा" होलान् कि नहोलान् त्यसले मलाई केही फरक पर्देन। परमेश्वरका निम्ति सबै एक समान छन्।

7 ἀλλὰ τὸναντίον, ἰδόντες ὅτι πεπαιστευμαι τὸ εὐαγγέλιον τῆς
तर उल्टो देखेर कि भरोसा-पाएको-छु त्यो सुसमाचार खतना-नभएकाहरूको
[G0235](#) [G5121](#) [G3708](#) [G3754](#) [G4100](#) [G3588](#) [G2098](#) [G3588](#)

ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς --
खतनानभएका जसरी पेत्रसलाई जो खतनाको
[G0203](#) [G2531](#) [G4074](#) [G3588](#) [G4061](#)

तर ती नाइकेहरूले देखे कि परमेश्वरले पत्रुसलाई यहूदीहरू माझ अनि मलाई गैर-यहूदीहरू माझ सुसमाचार प्रचार गर्न लगाउनु भयो

8 ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολήν τῆς περιτομῆς, ἐνήργησεν καὶ
जसले किनभने काम-गर्नुभयो पेत्रसमा खतनाको प्रेरितकार्यमा जो खतनाको काम-गर्नुभयो पनि
[G3588](#) [G1063](#) [G1754](#) [G4074](#) [G1519](#) [G0651](#) [G3588](#) [G4061](#) [G1754](#) [G2532](#)

ἐμοὶ εἰς τὰ ἔθνη --
ममा जातिहरूको-निम्ति त्यो जातिहरूमा
[G1473](#) [G1519](#) [G3588](#) [G1484](#)

परमेश्वरले पत्रुसलाई यहूदीहरूको प्रेरित भएर काम गर्नु लगाउनु भयो। अनि मलाई पनि गैर-यहूदीहरूको प्रेरित भई काम गर्न लगाउनु भयो।

9 καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ
र चिनेर त्यो अनुग्रह त्यो दिइएको मलाई याकूब र केफास र
[G2532](#) [G1097](#) [G3588](#) [G5485](#) [G3588](#) [G1325](#) [G1473](#) [G2385](#) [G2532](#) [G2786](#) [G2532](#)

Ἰωάννης, οἱ δοκούντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβα,
यूहन्ना जसले देखिन्थे स्तम्भ भएको दाहिने-हात दिए मलाई र बर्नाबासलाई
[G2491](#) [G3588](#) [G1380](#) [G4769](#) [G1510](#) [G1188](#) [G1325](#) [G1473](#) [G2532](#) [G0921](#)

κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη; αὐτοὶ δὲ εἰς τὴν περιτομήν.
सङ्गतिको ताकि हामी जातिहरूमा ती जातिहरू तिमिहरूचाहिं अनि खतनामा त्यो खतना।
[G2842](#) [G2443](#) [G1473](#) [G1519](#) [G3588](#) [G1484](#) [G0846](#) [G1161](#) [G1519](#) [G3588](#) [G4061](#)

याकूब, पत्रुस र यूहन्ना अगुवा जस्ता मानिन्छन्। तिनीहरूले बुझे कि परमेश्वरले मलाई विशेष वरदान दिनु भएकोछ। यसकारण तिनीहरूले बर्नाबास र मलाई स्वीकार गरे। तिनीहरूले भने, "पावल र बर्नाबास, हामी मान्छौं कि तिमिहरू ती मानिसहरूकाहाँ जाऊ जो यहूदी होइनन् र हामी चाँहि यहूदीहरू माझ जान्छौं।"

- 10 μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὁ καὶ ἔσπούδασα αὐτὸ, τοῦτο
केवल गरीबहरूको गरीबहरूलाई ताकि सम्झना-गर्ने जो र उत्साही-थिएँ यो-नै यो
[G3440](#) [G3588](#) [G4434](#) [G2443](#) [G3421](#) [G3739](#) [G2532](#) [G4704](#) [G0846](#) [G3778](#)

ποιῆσαι.
गर्न।

[G4160](#)

तिनीहरूले हामीले एउटा कुरो भने कि गरीबहरूलाई सहायता गर्न नभुल्नु। अनि मैले त्यो कुरा गर्ने भरसक प्रयास गरेको छु।

- 11 Ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην,
जब तर आयो केफास अन्ताखियामा अन्ताखिया अनुहारमा मुखामुख उहाँलाई विरोध-गर्ने
[G3753](#) [G1161](#) [G2064](#) [G2786](#) [G1519](#) [G0490](#) [G2596](#) [G4383](#) [G0846](#) [G0436](#)

ὅτι κατεγνωσμένος ἦν.
किनभने दोषी-ठहरिएको थियो।
[G3754](#) [G2607](#) [G1510](#)

जब पत्रुस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गर्ने किनभने उनी भूलमा थिए।

- 12 πρὸ τοῦ γὰρ, ἐλθεῖν τινὰ ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν
पहिले त्यस किनभने आउनु-अघि केही याकूबबाट याकूब जातिहरूसँग ती जातिहरूका
[G4253](#) [G3588](#) [G1063](#) [G2064](#) [G5100](#) [G0575](#) [G2385](#) [G3326](#) [G3588](#) [G1484](#)
- συνήσθιεν; ὅτε δὲ ἦλθον, ὑπέστειλλον καὶ ἀφώριζεν ἑαυτὸν, φοβούμενος τοὺς
खान्थ्यो जब तर आए पिछे-हट्नुलाग्यो र अलग-गर्थ्यो आफैलाई डराउँदै ती
[G4906](#) [G3753](#) [G1161](#) [G2064](#) [G5288](#) [G2532](#) [G0873](#) [G1438](#) [G5399](#) [G3588](#)

ἐκ περιτομῆς.
जो खतनाको।
[G1537](#) [G4061](#)

यो कसरी भयो भने: जब पत्रुस पहिलो पटक एन्टिओकमा आए उनी गैर-यहूदीहरूसँग खाए अनि बसे। जब याकूबकहाँबाट केही यहूदीहरू आए पत्रुसले ती गैर-यहूदीहरूसित संगत गर्न छोडे। उनले आफूलाई गैर-यहूदीहरूदेखि अलग राखे, उनले तिनीहरूसित खानु छोडिदिए। किन? किनभने उनी यहूदीहरूसँग डराए। जसले सबै गैर-यहूदीहरूले खतना गर्नु पर्छ भनी विश्वास गर्थे।

- 13 καὶ συναπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβας
र ढोंग-गरे उहाँसँग र ती बाँकी यहूदीहरूले यसरी र बर्नाबास-पनि
[G2532](#) [G4942](#) [G0846](#) [G2532](#) [G3588](#) [G3062](#) [G2453](#) [G5620](#) [G2532](#) [G0921](#)

συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.
बहकियो तिनीहरूको त्यस कपटमा।
[G4879](#) [G0846](#) [G3588](#) [G5272](#)

त्यहाँ भएका अरू यहूदी ख्रीस्टियनहरूले पनि पत्रुसको कपटीपनमा साथ दिए। बर्नाबास पनि तिनीहरूबाट प्रभावित भए अनि एक कपटीले जस्तो काम गरे।

- 14 ἀλλ' ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν, πρὸς τὴν ἀλήθειαν τοῦ
तर जब देखे कि होइन सिधा-हिँड्दैनन् अनुसार त्यो सत्यता त्यस
[G0235](#) [G3753](#) [G3708](#) [G3754](#) [G3756](#) [G3716](#) [G4314](#) [G3588](#) [G0225](#) [G3588](#)
- εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων, εἰ σὺ, Ἰουδαῖος ὑπάρχων,
सुसमाचारको भनें त्यस केफासलाई सबैको-सामु सबैको यदि तिमी यहूदी भएर-पनि
[G2098](#) [G3004](#) [G3588](#) [G2786](#) [G1715](#) [G3956](#) [G1487](#) [G4771](#) [G2453](#) [G5225](#)
- ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῆς, πῶς τὰ ἔθνη ἀναγκάζεις Ἰουδαῖζειν?
जातीय-रूपमा र होइन यहूदी-रूपमा बाँच्नुहुन्छ कसरी ती जातिहरूलाई बाध्य-पार्दछौ यहूदी-रीति-गर्न?
[G1483](#) [G2532](#) [G3756](#) [G2452](#) [G2198](#) [G4459](#) [G3588](#) [G1484](#) [G0315](#) [G2450](#)

मैले यी यहूदीहरूको मन विचारें। उनीहरूले सुसमाचारको सत्यतालाई पछ्याइरहेका थिएनन्। यसकारण सारा मण्डलीकहरूको सामुने मैले पत्रुसलाई भने: “पत्रुस तिमी यहूदी हो। तर यहूदीले जस्तै तिमीले आफ्नो जीवन बिताइरहेका छैनौ। तिमी गैर-यहूदीहरू सरह बसिरहेका छौ। यदि यसो हो भने तिमी किन गैर-यहूदीहरूलाई यहूदीहरू जस्तो बाँच्न कर लगाउँछौ?”

15 Ἡμεῖς, φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί,
हामी स्वभावले यहूदीहरू र होइनौं जातिहरूबाट जातिहरूका पापीहरू
[G1473](#) [G5449](#) [G2453](#) [G2532](#) [G3756](#) [G1537](#) [G1484](#) [G0268](#)

हामी यहूदीहरू जन्मैका यहूदी हौं, गैर-यहूदी “पापीहरू” जस्ता होइनौं।

16 εἰδότες δὲ ὅτι οὐδὲν δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν
जानेर अब कि होइन धार्मिक-ठहरिन्दैन मानिस व्यवस्थाका कर्महरूबाट नियमको यदि
[G1492](#) [G1161](#) [G3754](#) [G3756](#) [G1344](#) [G0444](#) [G1537](#) [G2041](#) [G3551](#) [G1437](#)

μηδὲ διὰ πίστεως Χριστοῦ Ἰησοῦ; καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν
होइन येशू-माथिको ख्रीष्टको ख्रीष्ट येशूमा र हामीले-पनि ख्रीष्टमा ख्रीष्ट येशूमा
[G3361](#) [G1223](#) [G4102](#) [G5547](#) [G2424](#) [G2532](#) [G1473](#) [G1519](#) [G5547](#) [G2424](#)

ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ, καὶ οὐκ ἐξ
विश्वास-गर्यो ताकि धार्मिक-ठहरिन्दैनौं ख्रीष्टको-विश्वासबाट विश्वास ख्रीष्टको र होइन व्यवस्थाका
[G4100](#) [G2443](#) [G1344](#) [G1537](#) [G4102](#) [G5547](#) [G2532](#) [G3756](#) [G1537](#)

ἔργων νόμου; ὅτι ἐξ ἔργων νόμου οὐδὲν δικαιωθήσεται πᾶσα σὰρξ.
कर्महरूबाट नियमको किनभने व्यवस्थाका कर्महरूबाट नियम होइन धार्मिक-ठहरिन्दैन कुनै-पनि शरीर।
[G2041](#) [G3551](#) [G3754](#) [G1537](#) [G2041](#) [G3551](#) [G3756](#) [G1344](#) [G3956](#) [G4561](#)

हामी जान्दछौं, व्यवस्था मान्दैनमा कोही पनि परमेश्वरको अघि धर्म बन्दैनौं। येशू ख्रीष्टमा विश्वास गरे मात्र मानिस परमेश्वरमा धर्म बन्न सक्छ। यसकारण हामी पनि येशू ख्रीष्टमा विश्वास गर्छौं। अनि परमेश्वरको माध्यममा ख्रीष्टमा विश्वास राखेर नै हामी परमेश्वरको सेवक बनेकाछौं, व्यवस्था मानेर होइन। किन कि व्यवस्था मानेर मात्र कोही पनि धर्म बन्न सक्दैन।

17 εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ, εὐρέθημεν καὶ αὐτοὶ
यदि तर खोज्दै धार्मिक-ठहरिन ख्रीष्टमा ख्रीष्टमा भेटियो पनि आफै
[G1487](#) [G1161](#) [G2212](#) [G1344](#) [G1722](#) [G5547](#) [G2147](#) [G2532](#) [G0846](#)

ἁμαρτωλοί, ἄρα Χριστὸς ἁμαρτίας διάκονος? μή γένοιτο!
पापीहरू के ख्रीष्ट पापको सेवक? कदापि-होइन होस्!
[G0268](#) [G0686](#) [G5547](#) [G0266](#) [G1249](#) [G3361](#) [G1096](#)

धर्म बन्न हामी ख्रीष्टमा विश्वास गर्छौं। यसबाट हामी पनि पापीहरू थियौं भन्ने स्पष्ट छ। तब के ख्रीष्टले हामीलाई पापी बनाउँछन्? पक्कै होइन।

18 εἰ γὰρ ἡ κατέλυσεν, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν
यदि किनभने जो भत्काए ती-कुराहरू फेरि बनाउँदछु उल्लङ्घनकारी आफैलाई
[G1487](#) [G1063](#) [G3739](#) [G2647](#) [G3778](#) [G3825](#) [G3618](#) [G3848](#) [G1683](#)

συνιστάνω.
प्रमाणित-गर्दछु।
[G4921](#)

यदि मैले फेरि त्यही छोडिसकेको व्यवस्था प्रचार गरें भने मैले स्वीकारें कि मैले व्यवस्था भङ्ग गरें।

19 ἐγὼ γὰρ, διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω.
म किनभने नियमद्वारा नियमलाई नियममा मरें ताकि परमेश्वरको-निम्ति बाँचूं।
[G1473](#) [G1063](#) [G1223](#) [G3551](#) [G3551](#) [G0599](#) [G2443](#) [G2316](#) [G2198](#)

व्यवस्थामा बाँचन मैले त्यागीसकेकोछु। त्यही व्यवस्थाले मलाई मार्यो। ती व्यवस्थाकोलागि म मरिसकेकोछु ताकि म परमेश्वरकोलागि बाँचेकोछु। म ख्रीष्टसितै क्रूसमा टाँगिएँ।

- 20 Χριστῶ συνεσταύρωμαι. ζῶ δὲ, οὐκέτι ἐγώ, ζῆ δὲ ἐν ἐμοὶ
 ख्रीष्टसँग कूसमा-टाँगिएको-छु। बाँच्दछु तर अब-उपरान्त म बाँच्दछु तर मभित्र ममा
[G5547](#) [G4957](#) [G2198](#) [G1161](#) [G3765](#) [G1473](#) [G2198](#) [G1161](#) [G1722](#) [G1473](#)
- Χριστός; ὁ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ, τῆ τοῦ
 ख्रीष्ट जो अब अहिले बाँच्दछु शरीरमा शरीरको विश्वासमा विश्वास बाँच्दछु त्यो परमेश्वरको
[G5547](#) [G3739](#) [G1161](#) [G3568](#) [G2198](#) [G1722](#) [G4561](#) [G1722](#) [G4102](#) [G2198](#) [G3588](#) [G3588](#)
- Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ
 पुत्रको परमेश्वरको परमेश्वरको जसले प्रेम-गर्नुभयो मलाई र समर्पण-गर्नुभयो आफैँलाई मेरो-निम्ति
[G5207](#) [G3588](#) [G2316](#) [G3588](#) [G0025](#) [G1473](#) [G2532](#) [G3860](#) [G1438](#) [G5228](#)

ἐμοῦ.
 मेरो।
[G1473](#)

| यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैँलाई अर्पण गर्नु भयो।

- 21 Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ; εἰ γὰρ διὰ νόμου
 अस्वीकार्ने-छैन अमान्य-पार्दिन त्यो अनुग्रह परमेश्वरको परमेश्वरको। यदि किनभने नियमद्वारा नियमको
[G3756](#) [G0114](#) [G3588](#) [G5485](#) [G3588](#) [G2316](#) [G1487](#) [G1063](#) [G1223](#) [G3551](#)
- δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.
 धार्मिकता तब ख्रीष्ट व्यर्थमा मर्नुभयो।
[G1343](#) [G0686](#) [G5547](#) [G1432](#) [G0599](#)

| परमेश्वरबाट पाएको यो वरदान मलाई खुबै महत्वपूर्ण छ। किनभने यदि व्यवस्थाले हामीलाई परमेश्वरको धर्मा बनाउँदो हो त, ख्रीष्टलाई मर्न कुनै आवश्यक थिएन।